



बजेट तथा कार्यक्रम तर्जुमा समिती संयोजक
एवं नगर उप-प्रमुख सरिता उपाध्यायज्यूद्वारा
२०७७/०३/१० गते पाचौं नगर सभामा प्रस्तुत गर्नुभएको



आर्थिक २०७७/०७८ को
बजेट बक्तव्य



मंगलसेन नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मंगलसेन, अछाम
सुदूरपश्चिम प्रदेश, नेपाल

१. यस नगर सभाका सभाध्यक्ष महोदय, विषयत समितिका संयोजकहरु, वडा अध्यक्षज्यूहरु, नगर सभाका सदस्यज्यूहरु, कर्मचारी र प्रत्यक्ष प्रशारण सुनिरहनु भएका सम्पूर्ण नगरवासी आमा, बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार ।
२. विश्वभर फैलिएको कोरोना भाइरस कोभिड-१९ को विषम परिस्थितिमा स्थानिय सरकार सञ्चालन ऐन २०७४, ले गरेको कानुनी व्यवस्था अनुसार वजेट एवम् कार्यक्रम तर्जुमा समितीको संयोजकको हैसियतले आ.व २०७७/०७८ को बजेट तथा कार्यक्रम पेश गर्न गहिरहेको छु ।
३. यस विषम घडीमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थानपाका लागि विभिन्न कालखण्डमा जीवनको बलिदान गर्नुहुने ज्ञातअज्ञात शहिदहरुप्रती भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दै नागरिक स्वतन्त्रताका लागी जीवन पर्यन्त संघर्ष गर्नुहुने आदरणिय अग्रज राजनीतिज्ञहरुमा उच्च सम्मान गर्दछु ।
४. नगरपालिकाको विकास शान्ती, सुशासन र समृद्धिका लागि हातेमालो गर्दै अगाडी बढ्ने शुभ-चिन्तक सहयोगी, सघंसस्था, सामुदायिक रेडियो, पत्रपत्रिका, अनलाइन मिडिया लगायत नीजि क्षेत्रबाट नगर क्षेत्रमा सेवा प्रवाह गरी सहयोग गर्ने सम्पुर्ण व्यवसायी तथा नगरबासी आमा बुवा दाजु भाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु
५. संघियतालाई मुर्तरुप दिनका लागि स्थापित गाउँगाउँमा सिंहदरबार सहितको स्थानिय सरकारको हैसियतले जनताको भावना अनुसार सरकार सञ्चालनका लागि आवश्यक ऐन नियम तर्जुमा गरी कार्यान्वयनको चरणमा अगाडी बढ्दै सामाजिक, आर्थिक भौतिक पुर्वाधार तथा वातावरणीय क्षेत्रको दिगो विकास निर्माणको आधार तयार गर्दै नीजि, सहकारी र संघ सस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढिरहेको परिस्थितीमा विश्वमा देखा परेको स्वास्थ्य समस्या कोभिड १९ संग सामना गर्दै, प्रतिकुल अवस्थामा नगरवासीको जीवन रक्षा र भविष्य प्रती सजग रही दिगो विकासको लक्ष्यमा लैजाने गरि चालु आ.व को क्रमागत योजना तथा कार्यक्रमहरुको प्रभावकारीता र महत्व हेरेर निरन्तरता दिएको छु । साथै परिस्थितीले सिर्जना गर्ने रोग भोग र बेरोजगारी न्युनिकरण गर्ने गरी आ.व २०७७/०७८ को वजेटको व्यवस्था गरेको छु ।
६. यस नगरपालिकाको वजेट विनियोजन गर्दा नेपालको संविधान २०७२, स्थानिय सरकार सञ्चालन ऐन २०७४, संघीय सरकारको नीति तथा कार्यक्रम, प्रदेश सरकारको नीति तथा कार्यक्रम, आवधिक पन्ध्रौँ योजनाको कार्यदिशा, यस नगर सभाले पारित गरेका नीति तथा

कार्यक्रम, कार्यपालिका बैठकबाट निर्धारित बजेटका प्राथमिकता, वडा समिती, विषयगत समिती, राजश्व परामर्श समिती लगायत विभिन्न विकास साझेदार, राजनैतिक दल, संघसस्था उद्योगी व्यापारी, समाजसेवी कर्मचारीहरु र विज्ञहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दिनुभएको सुझावलाई अनुसरण गर्दै बजेट कार्यक्रम तय गरेको छु ।

आदरणीय सभाध्यक्षज्यू,

८. आगामी आर्थिक बर्षको योजना तथा बजेट तर्जुमा गर्दा मैले निम्न बिषयहरुलाई आधार लिएको छु ।

- नेपालको संविधान
- स्थानीय सरकार सञ्चालन ऐन २०७४
- अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन २०७४
- नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त अनुदान रकम ।
- सहश्राब्दी विकास लक्ष्यहरु ।
- जलवायु परिवर्तन अनुकूलन, विपद व्यवस्थापन तथा वातावरण संरक्षण ।
- समुदायको अधिकतम सहभागिता परिचालन हुने पूर्वाधार विकास कार्यक्रमहरु ।
- स्थानीय श्रोत, साधन र सीपको अधिकतम उपयोग ।
- उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रहरु ।
- जवाफदेहिता र सुशासन प्रवर्द्धन ।
- मंगलसेन नगरवासी र सचेत नागरिकबाट प्राप्त सुझाव र सल्लाह ।
- मंगलसेन नगरपालिकाको तेस्रो नगरसभाले आ.व. २०७६।०७७ का लागि पारित गरेको नीति कार्यक्रम र बजेट ।
- मंगलसेन नगरक्षेत्रको भौगोलिक एवं जनसांख्यिक विशिष्टता ।

९. अब म आर्थिक बर्ष २०७७।०७८ को बजेटका उदेश्यहरु प्रस्तुत गर्ने अनुमती चाहान्छु:-

१. कोरोना भाइरस(कोभिड १९) को विषम परिस्थितिबाट नगर वासीको जीवन रक्षा गर्दै जीवनयापन सहज र सुरक्षित बनाउने,
२. प्राप्त स्रोत साधनको समुचित परिचालन गरी रोग,भोक र बेरोजगारी अन्त्य गर्ने,
३. सामाजिक विकास,आर्थिक उन्नती ,पुर्वाधार विकास र सस्थागत सुदृढिकरण मार्फत सभ्य समाज र आर्थिकरुपमा समृद्ध नगर निर्माण गर्दै जाने,
४. नगर क्षेत्रमा व्यापारिक,व्यवसायिक,कृषिजन्य तथा पर्यटकिय क्षेत्रलाई व्यवस्थित गरि आर्थिक कृयाकलाप विस्तार गर्ने,
५. मंगलसेन नगरपालिकाको पहिचान स्थापित हुने खालका तथा गौरवका योजनाहरु संचालन गर्ने,
६. जनसहभागिता, जवाफदेहिता, कानुनी शासन ,पार्दशिताको प्रवर्द्धन गर्दै भ्रष्टाचार मुक्त नगर निर्माण गरी सुशासन कायम गराउने ,

७ सार्वजनिक सेवाप्रवाहलाई सरल सहज रूपमा प्रदान गरी सेवाग्राही मैत्री वातावरण तयार गर्ने ।

१०. त्यसैगरी अब म आर्थिक बर्ष २०७७/०७८ को बजेटका प्राथमिकताहरु प्रस्तुत गर्न चाहन्छु ।

- बेरोजगार युवाहरुलाई विकास निर्माण कार्यमा संलग्न गराई रोजगारीको अवसर प्रदान गर्ने ।
- नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण ।
- फोहोरमैला व्यवस्थापन, प्रकोप न्यूनिकरण तथा वातावरण संरक्षण ।
- व्यवसायिक कृषि, पशुपालन तथा आय आर्जनका क्रियाकलापहरुको विस्तार ।
- संस्थागत क्षमता अभिवृद्धिका लागि जनशक्ति विकास तथा सेवा प्रवाहको लागि आधारभूत पूर्वाधार निर्माण ।
- आफ्नो जग्गा आफ्नो बारी, बाँझो नराखी बनाओँ हरियाली भन्ने नारालाई सार्थकता दिन कोभीड १९ को कारण भारत तथा अन्य मुलुकबाट घर फर्केका बेरोजगार युवाहरुलाई कृषि कार्यमा संलग्न गराउने ।
- आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने ।
- उत्पादनमूलक तथा छिटो प्रतिफल दिने योजना तथा कार्यक्रमहरु ।
- लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अभिवृद्धी गर्ने ।
- सेवा प्रवाह संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने ।
- नगरपालिकाको मापदण्ड अनुरूपको भौतिक पूर्वाधारको विकास एवं नीतिगत सुधार ।
- नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य तथा खानेपानीको स्तरोन्नती ।

११. आ.व. २०७७/०७८ को यस बजेटका प्रमुख चुनौतीहरु यस प्रकार रहेका छन् ।

- कोभीड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण ।
- WHO को मापदण्ड बमोजिमको क्वारेन्टाईनलाई व्यवस्थापन गर्नु ।
- सिमीत स्रोत र साधन ।
- राजश्व परिचालनमा कठिनाई ।
- वास्तविक गरिब, विपन्न परिवारहरुलाई राहत वितरण ।
- कोभीड १९ को कारण भारत तथा अन्य मुलुकबाट घर फर्किएका बेरोजगार युवाहरुलाई व्यवस्थापन गर्नु ।
- जनताको विकास प्रतिको अत्याधिक चाहना ।
- बिषयगत शाखाहरुलाई व्यवस्थापन गरी प्रशासनीक सेवालाई सरलीकृत गर्नु ।
- मदिरा विक्रि वितरण कार्यलाई व्यवस्थापन गर्नु ।
- कृषि तथा पशुजन्य वस्तुहरुको विक्रि वितरण हाटबजारबाट मात्र संचालन गर्नु ।

- बेरोजगार र चेतनाको अभावबाट उत्पन्न दुर्व्यसनी र यसले समाजमा पारेको असरलाई न्यूनीकरण गर्नु ।

१२. आ.व. २०७७/०७८ को यस बजेटका प्रमुख सम्भावहरू यस प्रकार रहेका छन् ।

- राजश्वको व्यापक क्षेत्र र दायरा ।
- विकासमा उल्लेख्य जनसहभागिता ।
- आन्तरिक तथा बाह्य पर्यटन व्यवसायको सम्भावना ।
- स्वास्थ्य सेवा, शिक्षा तथा व्यापारिक तथा आवासिय केन्द्र ।
- कृषि तथा पशुपालनमा बजारीकरणको सम्भावना ।
- विकासमा जनसहभागिता र लागत साझेदारी गर्न सकिने ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म चालु आर्थिक वर्ष २०७६/०७७ को बार्षिक प्रगतिका बारेमा संक्षिप्तमा जानकारी गराउन चाहान्छु ।

१३. चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगतिका बारेमा संक्षिप्त जानकारी गराउन चाहान्छु । चालु आर्थिक वर्ष २०७६/०७७ को कुल वजेट ५८ करोड २८ लाख ५७ हजार ९ सय ६३ मध्ये चालु तर्फ ३६ करोड ४२ लाख ९३ हजार ९ सय ६३ र पुजिगत तर्फ २१ करोड ८५ लाख ६४ हजार विनियोजितबाट हालसम्म चालु तर्फ २५ करोड ६१ लाख ८१ हजार ३ सय ८० (७०.३२ प्रतिशत) र पुजिगत तर्फ ११ करोड ४५ लाख ३५ हजार ७ सय ९ (५२.६० प्रतिशत) खर्च भएको छ । यसरी यही अनुपातमा खर्च हुदा सशर्त तर्फको वजेट रकम मध्ये आर्थिक वर्षको अन्यमा वांकी रहने रकम नियम अनुसार संघीय संचित कोषमा फिर्ता जाने भएकोले आगामी आर्थिक वर्षको वजेटमा अल्याको रुपमा ल्याउन सकिने अवस्था छैन र संघिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण र राजश्व वांडफांडबाट प्राप्त अनुदान रकम र मंगलसेन नगरपालिकाको विभिन्न शिर्षकहरूमा संकलन प्राप्त गरेको खर्च हुन वांकी रकम आगामी आर्थिक वर्षमा अल्याको रुपमा आम्दानीको रुपमा नगरपालिकाको संचित कोषमा राखिने छ । वांकी उक्त खर्च रकमबाट भएको आर्थिक र भौतिक को विस्तृत प्रगती समिक्षा पछि आगामी आर्थिक बर्षको श्राबण महिनामा गरिने छ ।

सभाध्यक्ष महोदय,

१४. अब म आगामी आर्थिक बर्ष २०७७।०७८ को राजश्व परिचालन नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

- संविधान बमोजिम स्थानीय तहलाई प्राप्त राजश्व सम्बन्धि अधिकारको प्रयोग गर्दै नगरपालिकालाई आर्थिक रुपमा सम्बृद्ध एवं आत्मनिर्भर बनाउन राजश्वका सबै सम्भावना र क्षेत्रको पहिचान गर्दै प्रगतिशिल र समतामूलक ढंगले करका दायराहरु निर्धारण गर्ने ।
- सम्पत्ती करलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै व्यवस्थित वैज्ञानिक बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने ।
- राजश्व संकलनको लागि आवश्यक जनशक्ति परिचालन गरी करदातालाई सहज रुपमा कर तिर्ने वातावरण सिर्जना गर्ने ।
- चोरी निकासी पैठारी, वन्यजन्तुको अवैध निकासी र अवैध व्यापार रोकथाम गर्ने ।
- नगर क्षेत्र भित्रका सम्पूर्ण व्यवसायीहरुलाई करको दायरा भित्र ल्याउने ।
- करदाता तथा आम नागरिकका लागि सूचनामूलक एवं सचेतना अभिवृद्धि सम्बन्धि करदाता शिक्षा कार्यक्रमलाई निरन्तर रुपमा सन्चालन गर्ने ।

आदरणीय सभाध्यक्ष महोदय,

१५. अब म, आगामी आर्थिक वर्ष २०७७।०७८ मा संचालन गरिने मुख्य-मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराउन चाहन्छु । संविधानबाट प्राप्त अधिकार बमोजिम संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान, सशर्त अनुदान, तथा अन्य अनुदानका रुपमा प्राप्त बजेट तथा यस नगरपालिकाको राजश्व परिचालनबाट प्राप्त हुने बजेट समेतलाई समावेश गरी चालु आर्थिक वर्ष २०७७/०७८ को आय तर्फ निम्न बमोजिम बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।

क्र.सं..	विषयगत क्षेत्र	रकम रु. हजारमा
१	नगरपालिका आन्तरिक स्रोत	९५ लाख
२	संघिय सरकार वित्तीय समानिकरण अनुदान	११ करोड २६ लाख
३	संघिय सरकार सशर्त अनुदान	२५ करोड ९१ लाख
४	संघिय सरकार समपुरक अनुदान	४ करोड
५	संघिय सरकार बिशेष अनुदान (अनुमान)	२ करोड
६	संघिय सरकार राजश्व बाँडफाँड	९ करोड ७९ लाख ६२ हजार ३ सय ९०
७	प्रदेश सरकार वित्तीय समानिकरण अनुदान	७० लाख ९५ हजार
८	प्रदेश सरकार सशर्त अनुदान (अनुमान)	७५ लाख
९	प्रदेश सरकार समपुरक अनुदान (अनुमान)	१ करोड २० लाख
१०	प्रदेश सरकार बिशेष अनुदान (अनुमान)	१ करोड
११	प्रदेश सरकार राजश्व बाँडफाँड	४१ लाख ७६ हजार
१२	चालु आ.ब. को अनुमानित मौज्जात अल्या.	३ करोड ५ लाख
कुल आय		६१ करोड ३ लाख ३ हजार ३ सय ९०

कुल ६१ करोड ३ लाख ३ हजार ३ सय ९० रुपैयाँ आय अनुमान मध्ये आन्तरिक आम्दानीबाट रु.९५ लाख, संघिय वित्तीय समानिकरण अनुदानबाट रु. ११ करोड २६ लाख संघिय सरकार सशर्त अनुदानबाट रु. २५ करोड ९५ लाख संघिय सरकार समपुरक अनुदानबाट रु. ४ करोड संघिय सरकार विशेष अनुदानबाट रु. २ करोड संघिय सरकार राजश्व बाँडफाँडबाट रु. ९ करोड ७९ लाख ६२ हजार ३ सय ९०, प्रदेश सरकार वित्तीय समानिकरण अनुदानबाट रु. ७० लाख ९५ हजार, प्रदेश सरकार समपुरक अनुदानबाट रु. १ करोड २० लाख प्रदेश सरकार सशर्त अनुदानबाट रु. ७५ लाख, प्रदेश सरकार विशेष अनुदानबाट रु. १ करोड, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. ४१ लाख ७६ हजार, र चालु आ.ब. को अनुमानित मौज्जात अल्या रु. ३ करोड ५ लाख, संचित कोषमा बचत हुने रकम प्राप्त हुने अनुमान गरिएको छ । साथै केन्द्रिय कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता लगायत सोझै प्राप्त हुने अन्य अनुदान १४ करोडको अनुमान गरिएको छ । उक्त बजेटलाई यस बाषिक बजेट तथा कार्यक्रममा समावेश गरिएको छैन ।

आन्तरीक स्रोत परिचालन क्रमशः बृद्धी गर्ने लक्ष्य सहित आन्तरिक आयको दायरालाई फराकिलो बनाई चालु आर्थिक वर्षको अन्तसम्ममा कुल राजश्व ९५ लाख हुने अनुमान गरिएको छ । मंगलसेन नगरपालिकालाई सहयोग गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहयोग हुने अपेक्षा गरिएको छ । यसै गरि नगरपालिकालाई सहयोग गर्ने विकासका साझेदारहरुको खोजी गरी

नगरपालिकाले आफ्नो समृद्धिको यात्रामा सहयात्री भै सहयोग गर्नेहरूको खोजी र ढोका खुल्ला गर्दै लगिनेछ ।

सभाध्यक्ष महोदय,

१६. अव म नगरको नीति , उद्देश्य, प्राथमिकता तथा चुनौतिको सेरोफेरोमा रहेर तयार गरिएको चालु आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमहरू प्रस्तुत गर्ने अनुमती चाहान्छु ।

क्र.स.	विषयगत क्षेत्र	रकम हजारमा
१	कार्यालय प्रशासनीक तथा व्यवस्थापन खर्च	११ करोड ३३ हजार ३ सय ९०
२	शिक्षा, युवा तथा खेलकुद तर्फ	१ करोड ११ लाख
३	कृषि विकास तर्फ	७६ लाख
४	पशु सेवा शाखा	३७ लाख
५	स्वास्थ्य तथा सामाजिक विकास तर्फ	१ करोड ७८ लाख
६	महिला बालबालिका तथा समजकल्याण शाखा	२० लाख
७	सहकारी	४ लाख
८	पर्यटन	६ लाख
१०	वन वातावरण तथा विपद व्वस्थापन	५० लाख
११	१ देखी १४ वडा सम्म जम्मा	४ करोड ३६ लाख
१२	क्रमागत येजना तर्फ	१ करोड
१३	नगर गारबका याजना	१ करोड
१४	सशर्त कार्यक्रम तर्फ	२५ करोड ९१ लाख
१५	समपुरक अनुदान का लागि खर्च प्रदेश समपुरक समेत	९ करोड २० लाख
१६	बिशेष अनुदान अनुमानित खर्च	२ करोड
१७	प्रदेश सशर्त बाट प्राप्त अनुदान खर्च	७५ लाख
१८	प्रदेश बिशेष अनुदान बाट प्राप्त अनुदान खर्च अनुमानित	१ करोड
कुल ब्यय		६१ करोड ४ लाख ३३ हजार ३ सय ९०

कूल ६१ करोड ४ लाख ३३ हजार ३ सय ९० मध्ये चालु तर्फ ४० करोड ८२ लाख ८३ हजार ३ सय नब्बे (६६.८८ प्रतिशत) र पूँजिगत तर्फ २० करोड २१ लाख ५० हजार (३३.१२ प्रतिशत) बजेट विनियोजन गरिएको छ । साथै केन्द्रिय कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता लगायत सोझै प्राप्त हुने अनुमान गरिएको अन्य अनुदानको १४ करोड सोही कार्यक्रम अनुसार खर्च हुने छ ।

सभाधक्ष्य महोदय,

अब म आगामी आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बमोजिम संचालन हुने मुख्य मुख्य बजेट सहितको कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

- महामारीको रुपमा फैलिरहेको कोभीड १९ को जोखिम रोकथाम तथा न्यूनिकरणका सम्बन्धमा स्वास्थ्य सामाग्री खरिद एवं प्रवर्धनात्मक कार्यक्रमको लागि रु.२५ लाख विनियोजन गरेको छु ।
- बालबालिकाहरुको पोषण अधिकार सुनिश्चित गर्न आमाहरुको स्तनपात गोपनियतालाई कायम राख्न सार्वजनिक सेवा प्रवाह हुने स्थानमा स्तनपान कक्ष निर्माणका लागि रु. १ लाख बजेट विनियोजन गरेको छु ।
- स्वास्थ्य क्षेत्रका अन्य नियमित संचालन हुने कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- नगर क्षेत्र भित्र कार्यरत सम्पूर्ण शिक्षकहरुको प्रोफायल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन विद्यालय प्रोत्साहनका विभिन्न कार्यक्रम संचालनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- कृषकहरुलाई उत्पादन बृद्धिमा उत्प्रेरित गर्नका लागि नगरका ४ वटा स्थानमा कृषि उपज संकलन केन्द्र स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- बाँझो रहेको जग्गालाई उत्पादनमूखी बनाई कृषि उत्पादनमा बृद्धि गर्न ५० प्रतिशतमा अनुदानमा बर्ष तथा हिउँदे फलफूलका बोट विरुवा वितरणको लागि रु.४ लाख ८० हजार बजेटको व्यवस्था गरिएको छ ।
- मसलाजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर नगर बनाउन २ रोपनी बढी जग्गामा खेती गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था गरिएको छ ।
- लागत साझेदारीमा मध्य पहाडी लोकमार्ग दुध उत्पादन कार्यक्रमको लागि रु.२१ लाख ८० हजार छुट्याईएको छ ।
- नगरपालिका १४ वटै वडामा उत्पादनको आधारमा कृषि पकेट क्षेत्र निर्धारणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- नगर क्षेत्रका पर्यटकीय क्षेत्रको पहिचान एवं प्रवर्द्धनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

- बचत बृद्धि तथा परिचालनका लागि नगर क्षेत्र भित्र स्थापित सहकारीहरूकफ क्षमता अभिवृद्धि गरी सक्रिय रूपमा संचालन ल्याउन आवश्यक बजेट छुट्याईएको छ ।
- बहुक्षेत्रीय पोषण कार्यक्रम निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
- चित्रे-दय-ढल्ले-रामारोशन पर्यटकीय मार्ग निर्माण कार्यलाई निरन्तरताको लागि बजेटको व्यवस्था गरिएको छ ।
- नगरका क्रमागत योजनाहरू निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- कोभीड १९ लगायत अन्य प्रकृतिका विपद्बाट सिर्जित समस्याहरूको निराकरणको लागि रु.५० लाख विनियोजन गरिएको छ ।
- पञ्जिकरण अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिई अधिकतम रोजगारी सिर्जना गर्न बजेटको व्यवस्था गरिएको छ ।
- महिला, बालबालिका, दलित, अपाङ्ग, जेष्ठ नागरिकहरूको क्षमता अभिवृद्धि तथा सीपमूलक कार्यक्रम संचालनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
- नगर स्तरमा लैंगिक हिंसा निवारण कोष स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्ष महोदय,

प्रस्तुत बजेट तर्जुमा गर्न मार्ग निर्देशन गर्नुहुने नगर प्रमुख ज्यू, कार्यपालिकाका सदस्य ज्यू, विषयगत समितीका संयोजक तथा सदस्य ज्यूहरू, वडाध्यक्ष तथा सदस्य ज्यूहरू, नगर सभाका सदस्य ज्यू, प्रमुख प्रशासकीय अधिकृत लगाएत सम्पूर्ण कर्मचारी, बुद्धिजिवी, नागरिक समाज, संचारकर्मी, विकासका साझेदार सरकारी तथा गैर सरकारी संघ संस्थाहरू लगाएत समस्त नगरबासी प्रति हार्दिक आभार प्रकट गर्दछु ।

अन्त्यमा,

“आफ्नो जग्गा आफ्नो बारी, बाँझो नराखी बनाऔ हरियाली” मंगलसेन नगर विकासको आधार, कृषि पर्यटन सहितको पूर्वाधार” भन्ने हाम्रो अभियानमा सबै पक्षको रचनात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु ।

“ धन्यवाद”